



## माछाको प्रजनन प्रविधि

कुनै पनि सजिव बस्तुको दुई भिन्दा भिन्दै लिङ्गको सहवास फलस्वरूप शुक्रकिट र अण्डाको मिलनबाट नवजातको उत्पादन हुने क्रियालाई प्रजनन भनिन्छ । माछाको प्रजननलाई पनि सोही अनुरूप परिभाषित गर्न सकिन्छ । माछामा पनि पोथीले छोडेको फुल माथि भालेले मिल्छ छोड्दछ र यसरी गर्भित भएको फुलबाट माछा भुरा कोरलीन्छ, यहि कृयालाई मत्स्य प्रजनन भनिन्छ ।

### प्रजननको किसिम :

माछाको प्रजनन मुख्यतया ३ प्रकार गरिन्छ ।

- (१) प्राकृतिक प्रजनन
- (२) अर्द्ध प्राकृतिक प्रजनन
- (३) कृत्रिम प्रजनन

### १) प्राकृतिक प्रजनन :

नेपालमा पालीएका माछाहरुको प्राकृतिक प्रजनन उनिहरुको उदगम स्थलहरुमा मात्र सम्भव छ र तर हामी कहा पालन गरिने मध्येको कमनकार्प जातको माछाको प्रजनन प्राकृतिक रुपले हुने गरेको छ । प्राकृतिक प्रजननमा हाम्रो कुनै नियन्त्रण विना पोथी माछाले छोडेको फुल माथि भालेले आफनो मिल्छ छोडी फुललाई गर्भित गर्छ र बच्चा कोरलीन्छ । तर यसरी उत्पादन भएका भुराहरुको मृत्युदर धेरै हुने गर्दछ ।



## २) अर्द्ध प्राकृतिक प्रजनन् :

व्यवस्थीत रूपमा कमन कार्पको प्रजनन् गराउन अर्द्ध प्राकृतिक प्रजनन् तरिका निकै प्रचलित छ । यस प्रकारले प्रजनन् गर्दा भाले र पोथी माउ माछा प्रजनन् समयको २-३ महिना अगावै छुट्टाएर पालिन्छ । जसले गर्दा अव्यवस्थित आपूर्तिका लागि प्रांगरिक मल प्रयोग गर्नुका साथै थप आहाराको रूपमा २५-३० प्रतिशत प्रोटीनयुक्त आहारा ३-५ प्रतिशत शारीरिक तौल बराबर प्रति दिन खुवाउन राम्रो हुन्छ ।

## प्रजनन् पोखरीको तयारी :

अर्द्ध प्राकृतिक प्रजनन्मा माछालाई बाहिरी वातावरण को प्रभावले प्रजनन्का लागि उत्तेजित पार्न पर्ने भएकोले विशेष रूपमा तयारी गर्नु पर्ने हुन्छ ।

## कमनकार्पलाई प्रजनन्को लागी उत्तेजीत पार्ने वातावरण :

- ❖ सफा र नयां पोखरी
- ❖ पोखरको पिंघ तथा छेउ छाउंमा पानीको सतह मुनी घांस पात
- ❖ विस्तारै वगेको पानी
- ❖ भाले र पोथी माछा संग सगै हुनु
- ❖ अन्य माछाहरुको भिड भाड नहुनु



उपयुक्त वातावरणका लागि प्रजनन पोखरीलाई प्रजनन् अगावै राम्ररी सुकाउनु पर्दछ । प्रजनन् पोखरीको साईज भिन्दा भिन्दै हुन सक्छ , साधारणतया प्रजनन् पोखरीको साईज ५० वर्ग मिटर देखी ७०० वर्ग मिटर सम्मको प्रचलनमा छ । कमनकार्पको फुल टांसीने प्रकारको हुने भएकोले फुल टांसीनका लागि काकावन प्रयोग गर्नु पर्दछ । नरिवलको जटा तथा खरलाई राम्ररी बुनेर चटाई जस्तो बनाएर पानीको सतह भन्दा २०-२५से.मी. तल राम्ररी मिलाएर राखीन्छ । काकावन १.५-२ मिटर लामो, १.-१.२५ मिटर चौडा र १०-१२ से.मी. बाक्लो हुन्छ । प्रजनन् पोखरीको चारै किनार लाई बढी से बढी ढाकिने गरि प्रजनन पोखरीको साईज र प्रजननको लागि प्रयोग गरिएको माउ माछाको संख्या एवं वजनको आधारमा काकावनको संख्या निर्धारण गरिन्छ ।

### ३) कृत्रिम प्रजनन् :

नेपालमा पालिएका चाईनिज तथा ईण्डियन मेजर कार्प माछा पोखरीमा पाल्दा प्रजननको लागि योग्य त बन्दछन् तर प्राकृतिक तरिकाले प्रजनन् गर्दैनन् । त्यसैले यी माछा हरुलाई कृत्रिम तरिका द्वारा प्रजनन् गराईन्छ । यसरी प्रजनन् गर्दा विभिन्न प्रकारका हर्मोनहरु प्रयोग गर्ने गरिन्छ ।

❖ पिटयुटरी ग्लाण्ड

❖ एच.सि.जी.

❖ एल.आर.एच.ए.

❖ ओभाप्रिभ



अन्य कृषि सम्बन्धि जानकारीकालागि

"कृषि घर" मोबाइल एप डाउनलोड गर्नुहोला

"कृषि घर" फेसबुक पेज लाइक गर्नुहोला



### प्रजननको समयको लागी पानीको तापक्रम :

कमनकार्प माछाको प्रजनन तराईमा माघको अन्तीम हप्ता अथवा फाल्गुणको पहिलो हप्तामै हुरु हुन्छ । चाईजिन कार्पको प्रजनन बैशाख देखी अषाढ सम्म र ईण्डीयन मेजर कापूको अषाढ देखी भाद्र महिना सम्म हुन्छ ।

कमनकार्प १९-२५ डि.से., ग्रास, विगहेड २२-२७ डि.से., सिल्भरकार्प २४-२८ डि.से. र ईण्डीयन मेजर कार्प २५-३० डि.से. पानीको तापक्रममा सफल प्रजननको लागी उपयुक्त हुन्छ ।



अन्य कृषि सम्बन्धि जानकारीकालागि


"कृषि घर" मोबाइल एप डाउनलोड गर्नुहोला

"कृषि घर" फेसबुक पेज लाइक गर्नुहोला



माछाको प्रजननमा बाहिरी वातावरण, भित्री चेतना र हर्मोनको प्रभाव :

वातावरणीय प्रभाव (तापक्रम, प्रकाश, वर्षा, पानीकमो बहाव, विपरित लिङ्ग)



फुल र मिल्टको विकास साथै प्रजनन्



अन्य कृषि सम्बन्धि जानकारीकालागि

"कृषि घर" मोबाइल एप डाउनलोड गर्नुहोला

"कृषि घर" फेसबुक पेज लाइक गर्नुहोला



प्रजननका लागी परिपक्व हुने उमेर :

माछाको जात	परिपक्व हुने उमेर वर्ष	
	तराईमा	पहाडी भेगमा
कमन कार्प	१-१.५	२-३
सिलभर कार्प	२-३	४-६
विगहेड कार्प	३-४	५-७
ग्रास कार्प	३-५	४-७
रोहु	२-३	
नैनी	१-३	
भाकुर	२-३	